



आदरणीय DPS परिवारहरू:

डेन्भर पब्लिक स्कूल (Denver Public Schools) र डेन्भर वाटर (Denver Water) हरूले स्कूलहरूका वातावरणीय संरक्षण एजेन्सी (EPA) को मार्गदर्शनहरू पूरा गर्ने सुनिश्चित गर्नको लागि सबै डेन्भर पब्लिक स्कूल (DPS) भवनहरूमा पानीको नमूना लिने प्रयासको लागि साझेदारी गर्दैछन्। हालैका महिनामा, स्कूल खानेपानीमा लिड को मात्राको बारेमा धेरै सङ्ख्यामा समाचारहरू बनेका छन्। डेन्भर वाटर (Denver Water) ले हाम्रा स्कूलहरूमा पठाउने खानेपानीमा लिड छैन तर यो लिड समावेश भएको प्लम्बिङ र जडान (फिक्चर्स) मार्फत सर्दा पानीमा जान सक्छ। हालाकी यस समयमा हाम्रा स्कूलहरूमा आफ्नो पानीको आपूर्तिमा उल्लेख्य मात्रामा लिड भएको प्रमाण छैन, हाम्रा विद्यार्थीहरू तथा कर्मचारीको सुरक्षा हाम्रो शीर्ष प्राथमिकता हो।

अगस्ट 23 मा, हामीले सबै DPS स्कूलका भवनहरूमा खानेपानीको रूपमा प्रयोग हुने खानेपानी धारा, भान्छामा खानेकुरा पकाउने धारा, प्रतिकालयका धारा र अन्य जडानहरूमा पानीको नमूना लिने प्रयत्न सुरु गरेका हौं। परीक्षणको लागि नमूनाहरू संकलन गर्ने कार्य स्कूल दिनको सुरु हुनु पहिले हुन्छ। हामीले सबै इलेमेन्टरी स्कूलहरूको अक्टोबरको अन्त्यमा र बाँकी स्कूलहरूको वर्षको अन्त्यसम्ममा नमूना पूरा गर्ने योजना बनाएका छौं। त्यसपछि केही हप्ताको लागि पानीका नमूनाहरूको विश्लेषण उपलब्ध हुने छैन।

सोही समयमा, 1955 भन्दा अगाडि बनेका हाम्रा भवनहरूमा तिनीहरूको पानीका पाइपहरूमा लिड छ कि भनी निर्धारण गर्न छुट्टै परीक्षण गर्नेछौं, जसलाई हामीले त्यसपछि बण्ड फण्डहरूले प्रतिस्थापन गर्न प्राथमिकता दिनेछौं। हामीसँग धेरै सङ्ख्यामा पुराना स्कूलहरू छन् यसले हामीसँग EPA को सुझावहरूको नजिक वा सोभन्दा माथि लिडको मात्रा हुने अझ सम्भावना बनाउँछ। यदि त्यसो भएमा, हामीले हाम्रा परिवारहरू तथा कर्मचारीलाई सुचित गर्नेछौं र मामिलाको सुधार (उपचार) गर्न छिट्टै जानेछन्।

स्कूलहरूमा लिडको मात्रा प्रति बिलियन 20 भागभन्दा धेरै भएमा EPA ले कदम चाल्नुपर्छ भनी सुझाव गर्छ। हामीले हाम्रो परिवर्तनको गर्ने मात्राको रूपमा प्रति बिलियन 15 भागहरू भन्दा थोरै नम्बर प्रयोग गरिरहेका छौं। प्रति बिलियनमा एक भाग 55,000 ग्यालेन पानीको एक थोपा पानीसँग समान हुन्छ। लिडको मात्रा प्रति बिलियन 15 भाग वा सो भन्दा माथि छ भने कुनैपनि जडान सञ्चालनमा हुने छैन। उपायहरूमा जडान प्रतिस्थापन, पानीको फिल्टरहरू थप्ने र/वा अन्य प्लम्बिङका प्रोजेक्टहरू समावेश गर्ने हुन सक्छन्। आवश्यक परेको खण्डमा पानीको वैकल्पिक स्रोतहरू स्कूलहरूमा आपूर्ति गर्न सकिनेछ।

परीक्षणमा 3,000 भन्दा बढी पानीका नमूनाहरू उत्पन्न गर्ने छ भनी हामीले आशा राखेका छौं। डेन्भर वाटरले नमूना संकलनको लागि बोटलहरू प्रदान गरिरहेको छ र सम्पूर्ण पानीका नमूनाहरूको लागि प्रयोगशाला विश्लेषणको कार्य पनि गरिरहेको छ। परीक्षणका परिणामहरू पूरा भए लगत्तै, हामीले त्यसलाई तपाईं, हाम्रा परिवारहरू र समुदायकाबीचमा फोन वा चिठ्ठीद्वारा साझा गर्नेछौं। हामीले परिणामहरूलाई [leadtesting.dpsk12.org](http://leadtesting.dpsk12.org) मा अनलाइन उपलब्ध पनि गराउनेछौं। तपाईंसँग हामीले प्राप्त गरेका परीक्षण वा परिणामहरूको बारेमा केही जिज्ञासाहरू छन् भने, कृपया आफ्नो स्कूल नेता समक्ष वा सञ्चार कार्यालय (Communications Office) को [office\\_communications@dpsk12.org](mailto:office_communications@dpsk12.org) मा पहुँच गर्नुहोस्। तपाईंको धैर्यता तथा बुझाइको लागि तपाईंलाई धन्यवाद।

भवदीय,

ट्रेना डेन

कार्यकारी निर्देशक

सुविधा व्यवस्थापन